



## नौमूले गाउँपालिका

“सुशासन र पारदर्शिता, सुखी नौमूलेबासी हाम्रो प्रतिबद्धता”

# नौमूले राजपत्र

खण्ड: १

संख्या: ३

मिति: २०८१/०६/१४

भाग-२

## नौमूले गाउँपालिका

कार्यपालिकाबाट जारी नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा नेपाल सरकार, प्रदेश सरकार वा  
अर्को स्थानीय तहसँग भएको सम्झौताको व्यहोरा

# नौमूले गाउँपालिकाको अनुगमन मूल्याङ्कन तथा योजना फरफारक एवं भुक्तानी कार्यविधि, २०७४

गाउँ कार्यपालिकाबाट पारित मिति २०७४ फाल्गणु २ गते

## प्रस्तावना

योजना, आयोजना तथा कार्यक्रमको फितलो कार्यान्वयनका कारण समग्र मुलुकको विकासले आशातित उपलब्धी हासिल गर्न नसकेको राष्ट्रव्यापी गुनासो बढिरहेको वर्तमान अवस्थामा नौमूले गाउँपालिकाद्वारा संचालित योजना, आयोजना तथा कार्यक्रहरूलाई अनुगमन तथ मूल्याङ्कनको माध्यमबाट पारदर्शी, दीगो र जनसहभागितामूलक बनाई सुशासन प्रवर्द्धन गर्दै नतिजामूखी बनाउन वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी नौमूले गाउँ कार्यपालिकाले यो कार्यविधि पारित गरी लागु गरेको छ ।

**१. संक्षिप्त नाम र प्रारम्भ :** (१) यस कार्यविधीको नाम “नौमूले गाउँपालिकाको अनुगमन मूल्याङ्कन तथा योजना फरफारक एवं भुक्तानी कार्यविधि २०७४” रहेको छ । (२) यो कार्यविधि कार्यपालिकाबाट पारित भएको मितिदेखी लागु हुनेछ ।

**२. परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “कार्यविधि” भन्नाले नौमूले गाउँपालिकाको अनुगमन मूल्याङ्कन तथा योजना फरफारक एवं भुक्तानी कार्यविधि, २०७४ लाई सम्झनु पर्छ ।

(ख) “गाउँपालिका” भन्नाले नौमूले गाउँपालिका दैलेखलाई सम्झनु पर्छ ।

(ग) कार्यपालिका भन्नाले नौमूले गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ ।

(घ) “अनुगमन” भन्नाले योजना, आयोजना तथा कार्यक्रमहरूमा लगानी तथा साधनको प्रवाह समुचित ढङ्गले भएको छ / छैन र कार्यतालिका अनुसार क्रियाकलापहरू कार्यान्वयन भई अपेक्षित उपलब्धी हासिल भएको छ / छैन भनी गाउँ कार्यपालिका, वडा समिति वा गाउँ कार्यपालिकाद्वारा तोकिएका पदाधिकारी तथा कर्मचारीहरूद्वारा निरन्तर र आवधिक रूपमा निगरानी राख्ने कार्यलाई सम्झनु पर्छ ।

(ङ) “मूल्याङ्कन” भन्नाले कार्यान्वयन गरिएका योजना, आयोजना तथा कार्यक्रमहरू हालको समयमा के कति सान्दर्भिक, लाभदायी र प्रभावकारी छन् तथा के कस्ता उपलब्धी एवं प्रभावहरू हासिल भएका छन भन्ने कुरा लेखाजोखा गर्ने कार्य सम्झनु पर्छ ।

(च) “अनुगमन समिति” भन्नाले दफा ३ को उपदफा (१) बमोजिम गठित गाउँपालिकास्तरको अनुगमन तथा मूल्यांकन समिति सम्झनु पर्दछ । सो शब्दले दफा ३ को उपदफा (२) बमोजिम गठित वडास्तरको अनुगमन तथा मूल्यांकन समिति समेतलाई जनाउँछ । (च) “फरफारक समिति” भन्नाले दफा ४ को उपदफा (१) बमोजिम गठित “योजना तथा कार्यक्रम फरफारक समिती” सम्झनुपर्दछ ।

(छ) “समिति” भन्नाले गाउँ अनुगमन समिति तथा फरफारक समिति दुवैलाई बुझाउनेछ ।

**३. अनुगमन तथा मूल्याङ्कन समिति :** (१) गाउँपालिकामा सञ्चालित योजना, आयोजना तथा कार्यक्रमहरूलाई नितिजामूखी बनाउन गाउँपालिकास्तरमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा देहायका सदस्यहरु रहेको एक अनुगमन तथा मूल्याङ्कन समिति रहनेछ :

(क) गाउँपालिकाको अध्यक्ष : संयोजक

(ख) कार्यपालिकाले मनोनयन गरेको वडा अध्यक्ष

तथा कार्यपालिका सदस्य बढीमा ६ जना : सदस्य

(यसरी वडा अध्यक्ष तथा कार्यपालिका सदस्यको मनोनयन गर्दा पालो मिलाई फरक-फरक वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलाई समितिको सदस्य मनोनयन गर्न सकिनेछ ।)

(ग) प्राविधिक शाखाको प्रमुख वा निजले तोकेको प्राविधिक कर्मचारी : सदस्य

तर, उक्त समितिका सदस्यहरुका अतिरिक्त प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतले तोकेको शाखाको अन्य कर्मचारीलाई अनुगमन मूल्याङ्कनमा जान वाधा पुगेको मानिने छैन्।

(२) वडामा सञ्चालित योजना, आयोजना तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन तथा कार्यान्वयन गर्न वडा अध्यक्षको संयोजकत्वमा देहायका सदस्यहरु रहेको एक अनुगमन तथा मूल्याङ्कन समिति रहनेछ ।

(क) वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य : संयोजक

(ख) वडा समितिले मनोनयन गरेको वडा सदस्य १ जना : सदस्य

(यसरी वडा समितिले सदस्य मनोनयन गर्दा पालो मिलाई

फरक-फरक वडा सदस्यलाई समितिको सदस्य मनोनयन गर्नुपर्नेछ ।)

(ग) वडा सचिव : सदस्य

(वडा सचिव नभएको वडाको हकमा निमित्त वडा सचिव समितिको

सदस्य हुन सक्नेछ र यसरी सदस्य हुने पदाधिकारीले वडा सचिवले पाए

सरहको सुविधा पाउनेछ ।)

(३) दफा १ को ग बमोजिमको सदस्यले प्राविधिक कर्मचारीले एउटै योजनाको लागि फिल्ड सुविधा कार्यविधि २०७४ बमोजिमको सुविधा लिएको खण्डमा यो कार्यविधि बमोजिम दोहोरो भुक्तानी गरिने छैन ।

**४. योजना तथा कार्यक्रम फरफारक समिति:** (१) गाउँपालिकामा सञ्चालित योजना, आयोजना तथा कार्यक्रमहरूलाई नितिजामूखी गुणस्तरिय बनाइ योजना भुक्तानीलाई सहज तुल्याई प्रभावकारी सेवा प्रवाह उपलब्ध गराउन गाउँपालिकास्तरमा गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा देहायका सदस्यहरु रहेको एक योजना तथा कार्यक्रम फरफारक समिति रहनेछ :

(क) गाउँपालिकाको अध्यक्ष :	संयोजक
(ख) कार्यपालिकाले मनोनयन गरेको वडा अध्यक्ष तथा	
गाउँसभा सदस्यहरु मध्येवाट बढीमा ३ जना :	सदस्य
(यसरी वडा अध्यक्ष तथा गाउँसभा सदस्यको मनोनयन गर्दा पालो मिलाई फरक-फरक वडा अध्यक्ष तथा सदस्यलाई समितिको सदस्य मनोनयन गर्न सक्नेछ ।)	
(ग) कार्यपालिकाले मनोनयन गरेको गाउँकार्यपालिकामा कार्यरत नेपाल सरकारको अधिकृतस्तरको कर्मचारी १ जना :	सदस्य
तर, उक्त समितिका सदस्यका अतिरिक्त प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतले तोकेको शाखाको अन्य कर्मचारीलाई पनि फरफारक समितिको वैठकमा भाग लिन वाधा पुगेको मानिने छैन् ।	
<b>५. अनुगमन तथा मूल्याङ्कन समितिको काम, कर्तव्य र अधिकार :</b> (१) दफा ३ को उपदफा (१) वमोजिम गठित गाउँपालिकास्तरको अनुगमन तथा मूल्याङ्कन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :	
(क) गाउँपालिकामा सञ्चालित आयोजना तथा कार्यक्रमको नियमित वा आवधिक अनुगमन तथा मूल्याङ्कन गर्ने ।	
(ख) योजना, आयोजना तथा कार्यक्रम सञ्चालनको क्रममा गाउँ सभा तथा गाउँ कार्यपालिकाबाट भएका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने ।	
(ग) योजना, आयोजना तथा कार्यक्रम सञ्चालनको क्रममा उत्पन्न भएका विवादहरु उचित ढंगले व्यवस्थापन गर्ने ।	
(घ) अनुगमन तथा मूल्याङ्कनको प्रतिवेदन गाउँपालिका अध्यक्षको संयोजकत्वमा गठन हुने योजना फरफारक समिति वा गाउँ कार्यपालिकाको वैठक समक्ष पेश गर्ने ।	
(ङ) गाउँ सभा, गाउँ कार्यपालिका तथा गाउँपालिका अध्यक्षले तोकेका अन्य कार्यहरु गर्ने ।	
(२) दफा ३ को उपदफा (२) वमोजिम गठित वडास्तरको अनुगमन तथा मूल्याङ्कन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :	
(क) वडामा सञ्चालित आयोजना तथा कार्यक्रमको नियमित वा आवधिक अनुगमन तथा मूल्याङ्कन गर्ने ।	
(ख) योजना, आयोजना तथा कार्यक्रम सञ्चालनको क्रममा गाउँ सभा, गाउँ कार्यपालिका तथा वडा समितिबाट भएका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।	

(ग) योजना, आयोजना तथा कार्यक्रम सञ्चालनको क्रममा उत्पन्न भएका विवादहरु उचित ढंगले व्यवस्थापन गर्ने ।

(घ) अनुगमन तथा मूल्याङ्कनको प्रतिवेदन वडा समिति समक्ष पेश गर्ने ।

(ङ) गाउँ सभा, गाउँ कार्यपालिका तथा वडा समितिले तोकेका अन्य कार्यहरु गर्ने ।

६. अनुगमन समिति तथा फरफारक समितिका पदाधिकारीहरुको सेवा सुविधा : (१) दफा ३ को उपदफा (१) बमोजिमको अनुगमन तथा मूल्याङ्कन समिति तथा दफा ४ बमोजिम गठित योजना फरफारक समितिका पदाधिकारी तथा कर्मचारीहरुले देहायको दरमा अनुगमन तथा मूल्याङ्कन सुविधा प्राप्त गर्नेछन्।

(१) दैनिक भत्ता प्रतिदिन रु १०००।००

(२) खाजा खर्च प्रतिदिन प्रतिव्यक्ति रु १५०।००

(३) यातायात खर्च प्रतिदिन प्रतिव्यक्ति रु ३५०।००

तर, यस्तो अनुगमन तथा मूल्याङ्कन सुविधा एक हप्तामा बढीमा पाँच दिन सम्मको मात्र उपलब्ध हुनेछ ।

(२) दफा ३ को उपदफा (२) बमोजिमको अनुगमन तथा मूल्याङ्कन समिति तथा कर्मचारीहरुले देहायको दरमा अनुगमन तथा मूल्याङ्कन सुविधा प्राप्त गर्नेछन् ।

(१) दैनिक भत्ता प्रतिदिन रु ४००।००

(२) खाजा खर्च प्रतिदिन प्रतिव्यक्ति रु १५०।००

(३) यातायात खर्च प्रतिव्यक्ति रु १५०।००

तर, यस्तो अनुगमन तथा मूल्याङ्कन सुविधा एक हप्तामा बढीमा दुई दिनसम्मको मात्र उपलब्ध हुनेछ ।

(३) गाउँपालिकाको अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतले तोकेको शाखाको अन्य कर्मचारी अनुगमन तथा मूल्याङ्कनमा जाँदा तथा फरफारक समितिको बैठकमा उपस्थित हुदौ उपदफा (१) बमोजिमको सुविधा प्राप्त गर्नेछन् ।

(४) एउटै योजनामा बढीमा तीन (३) पटकसम्म अनुगमन गरेकोमा मात्र यो कार्यविधि बमोजिम सुविधा प्रदान गरिनेछ ।

(५) उपदफा ४ मा जुनसुकै कुरा उल्लेख भएको भएतापनि अनुगमन समितिले रु ५०,००,०००। पचास लाख वा सो भन्दा बढी बजेटको योजना अनुगमनको हकमा एउटै योजनामा बढीमा ३ पटक भन्दा बढी अनुगमन गर्नुपर्ने भएमा त्यस्तो अनुगमन वापतको दैनिक भ्रमण भत्ता र खाजा खर्च मात्र उपलब्ध गराइने छ ।

(६) प्रचलित कानून बमोजिम अन्य सरकारी निकायका पदाधिकारीहरु गाउँपालिकामा सञ्चालित योजना अनुगमन तथा मूल्यांकन गर्न आउँदाका बखत गाउँपालिकावाटै सेवा सुविधा प्रदान गर्नु पर्ने भएमा दफा ६ को उपदफा १ बमोजिमको दैनिक भ्रमण भत्ता तथा खाजा खर्च वापतको रकम मात्र भक्तानी दिन सकिनेछ ।

(७) कार्यविधि बमोजिम प्रदान गरिने सम्पूर्ण सेवा सुविधाहरु गाउँ सभावाट पारित कन्टिन्जेन्सी बापतको खर्च शिर्षकबाट भुक्तानी गरिनेछ ।

(८) कार्यविधि बमोजिम प्राप्त हुने दैनिक भ्रमण भत्तामा १५ प्रतिशतका दरले करकटटी गरिनेछ ।

**७. समितिको प्रतिवेदनः** (१) दफा ३ को उपदफा (१) र (२) बमोजिम गठित अनुगमन तथा मूल्याङ्कन समितिले अनुसूचि १ र अनुसूचि २ बमोजिमको ढाँचामा अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन तयार गरी फरफारक समिति वा सिधै कार्यपालिका बैठक समक्ष पेश गर्नु पर्नेछ ।

(२) दफा ४ बमोजिम गठित योजना फरफारक समितिले अनुसूचि ३ बमोजिमको ढाँचामा प्रतिवेदन तयार गर्नेछ ।

(३) फरफारक समितिले आवश्यक देखेमा उक्त प्रतिवेदन कार्यपालिकाबाट अनुमोदन गराउन सक्नेछ । कार्यपालिकामा पेश गर्ने निर्णय भएकोमा बाहेक फरफारक समितिको प्रतिवेदनका आधारमा गाउँ कार्यपालिकाको कार्यालयबाट रकम भुक्तानी गर्नेछ ।

(४) समितिको निर्णयप्रति समितिका सदस्यहरु सामूहिक रूपमा कार्यपालिका तथा गाउँ सभाप्रति प्रत्यक्ष उत्तरदायी हुनेछन् यसका साथै योजना भुक्तानी भएकै कारणबाट प्रचलित कानुन बमोजिम कुनै पनि निकायमा जवाफदिनुपर्ने भएमा समिति पूर्ण रूपमा जिम्मेवार हुनेछ ।

**८. प्रतिवेदन पेश गर्ने अवधि :** (१) दफा ३ को उपदफा (१) बमोजिमको समितिले अनुसूचि २ बमोजिमको प्रतिवेदन अनुगमन तथा मूल्याङ्कन गरेको दोश्रो महिनाको पहिलो गाउँ कार्यपालिका बैठक समक्ष वा लगातै वस्ते फरफारक समितिको बैठकमा पेश गर्नेछ ।

(२) दफा ३ को उपदफा (२) बमोजिमको समितिले अनुसूचि १ बमोजिमको प्रतिवेदन अनुगमन तथा मूल्याङ्कन गरेको दोश्रो महिनाको पहिलो वडा समितिको बैठक समक्ष वा गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ ।

## **९. योजना फरफारक समितिको काम, कर्तव्य र अधिकार :**

(१) दफा ४ बमोजिम गठित फरफारक समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) गाउँपालिका तथा वडास्तरीय अनुगमन तथा मूल्याङ्कन समितिवाट प्राप्त प्रतिवेदनको आधारमा योजनाहरुमा विनियोजित रकम पूर्ण रूपमा वा आंशिक रूपमा भुक्तानी दिने वा भुक्तानी नदिने सम्बन्धमा निर्णय गरी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्ने ।

(ख) योजना, आयोजना तथा कार्यक्रम सञ्चालनको क्रममा गाउँ सभा तथा गाउँ कार्यपालिकाबाट भएका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने ।

(ग) योजना, आयोजना तथा कार्यक्रम सञ्चालनको क्रममा उत्पन्न भएका विवादहरु उचित ढंगले व्यवस्थापन गर्ने ।

(घ) गाउँ सभा, गाउँ कार्यपालिका तथा गाउँपालिका अध्यक्षले तोकेका अन्य कार्यहरु गर्ने ।

**१०. योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धमा:** (१) गाउँपालिकामा सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानिका लागि अनुसूचि ४ बमोजिमको कागजातहरु अनिवार्य रहनेछ।

(२) उपभोक्ता समितिले गाउँ कार्यपालिकाबाट पारित गरि लागु गरिएको योजना खाता किताव पूर्ण रूपमा भरि अनुसूचि ५ बमोजिमको निवेदन सम्बन्धित वडा कार्यालयमा दिनुपर्नेछ।

(३) वडास्तरीय योजनाको हकमा उपदफा २ बमोजिमको निवेदन र संलग्न कागजातहरुको आधारमा सम्बन्धित वडा कार्यालयले अनुसूचि ७ बमोजिमको टिप्पणी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नेछ।

(४) गाउँ कार्यपालिकाको कार्यालयबाट प्रत्येक योजनाहरुको अनुसूचि ४ बमोजिमका कागजातहरु पूर्ण रूपमा प्राप्त गरिसकेपछि मात्र अनुसूचि ८ बमोजिमको टिप्पणी आदेश तयार गरि रकम भुक्तानीका लागि प्रक्रिया अगाडी बढाउनेछ।

(५) गाउँपालिकाका सम्पूर्ण योजनाहरुको भुक्तानीको लागि सम्बन्धीत विषयगत शाखा प्रमुखहरुको सिफारिस अनिवार्य आवश्यक रहनेछ।

**११. खारेजी र बचाउँ:** (१) कार्यविधि लागु हुनु भन्दा अगावै वा पछाडी गाउँ कार्यपालिकाबाट भएका निर्णयहरुमा द्विविधा उत्पन्न भएमा वा कार्यविधिसँग वाभिएमा कार्यविधि बमोजिम नै हुनेछ तर गाउँ सभाको निर्णयसँग वाभिएको खण्डमा गाउँसभाको निर्णय बमोजिम हुनेछ।

(२) कार्यविधि बमोजिम समितिका पदाधिकारीले असल नियतले गरेका कार्यहरुको बचाउ गरिनेछ।

(३) यस कार्यविधि लागु हुनुभन्दा अगावै सम्पन्न योजना अनुगमन सम्बन्धी कार्यहरु यसै कार्यविधि बमोजिम भएको मानिनेछ।

**१२. बाधा अड्काउ फुकाउने अधिकार:** कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा गाउँपालिका स्तरको समितिको सिफारिसमा गाउँ कार्यपालिकाले आवश्यक निर्णय गर्नेछ।

**१३. संशोधन:** यस कार्यविधिमा थपघट गर्ने अधिकार प्रचलित कानूनको अधिनमा रही गाउँ कार्यपालिकाको हुनेछ।

अनुसूची १  
दफा ८ को उपदफा २ सँग सम्बन्धित

नौमूले गाउँपालिका दैलेख  
६ नं. प्रदेश नेपाल

### **वडास्तरीय योजना अनुगमन समितिको प्रतिवेदन**

नौमूले गाउँपालिका को गाउँसभाले पारित गरेको यस वडा अन्तर्गत सञ्चालन हुने तपशिल बमोजिम योजना सञ्चालन पश्चात फरफराक पुर्व वडा स्तरीय अनुगमन टोली ले योजना को अनुगमन गरी पेश गरेको अनुगमन प्रतिवेदन ।  
योजना नं.:

योजना सञ्चालन भएको वडा नं.:

अनुगमन भएको मिति :

योजना को नाम :

विनियोजित रकम :

अनुगमन समितिका पदाधिकारीहरुको नामावली

क्र.स.	नम	पद	दस्तखत	कैफियत
१		संयोजक		
२		सदस्य		
३		सदस्य		
४		सदस्य		
५		सदस्य		

### अनुगमनबाट देखिएको व्यहोरा

क्र.स.	व्यहोरा	भएको	नभएको	कैफियत
१	स्विकृत लागत अनुमान बमोजिमको कार्य			
२	उपभोक्ता समितिको तर्फबाट जनश्रमदान			
३	सार्वजनिक परिक्षण कार्य			

### अनुगमन समितिको निष्कर्ष

अनुगमन समितिद्वारा यस योजनाको अनुगमन गर्दा लागत अनुमान बमोजिमको कार्य सम्पन्न भईसकेको / नभएको, उपभोक्ता समितिको तर्फबाट जनश्रमदान उत्कृष्ट भएको/नभएको तथा नियमानुसार सार्वजनिक परिक्षण समेत भइसकेका/नभएको पाईएकोले योजना फरफारकका लागि गाउँपालिकालाई सिफारिस गर्ने/नगर्ने निर्णय गरियो ।

### कैफियत

अनुसूची २  
दफा ८ को उपदफा १ सँग सम्बन्धित

**नौमूले गाउँपालिका दैलेख  
६ नं. प्रदेश नेपाल**

**गाउँपालिकास्तरिय योजना अनुगमन समितिको प्रतिवेदन**

नौमूले गाउँपालिकाको गाउँसभाले पारित गरेको गाउँपालिका भित्र सञ्चालन हुने तपशिल बमोजिमको योजना फरकफरक गरी भुक्तानी गरिनु पूर्व गाउँपालिकाको उच्चस्तरीय योजना अनुगमन समितिले योजनाको अनुगमन गरी पेश गरेको अनुगमन प्रतिवेदन।

योजनाको नाम:

योजनाको नं.

मिति: २०७

योजना कार्यान्वयन स्थल: नौमूले गाउँपालिका दैलेख ... नं. वडा

कूल लागत रकम गाउँपालिकाले व्यहोर्ने र जनश्रमदान सहित:

योजना अनुगमन समितिको विवरण:

सि.नं.	नाम, थर	पद	दस्तखत	कैफियत
१		संयोजक		
२		सदस्य		
३		सदस्य		
४		सदस्य		
५		सदस्य		
६		सदस्य		

**प्रस्ताव:** उपर्युक्त योजनाको अनुगमन सम्बन्धमा।

निर्णय: उक्त प्रस्ताव माथि छलफल गर्दा सो योजनाको गाउँपालिकास्तरिय योजना अनुगमन समितिले फिल्ड अनुगमन गर्दा प्राविधिकको विल बमोजिमको कार्य सम्पन्न भई सकेको। नसकेको तथा निम्न बमोजिमका कागजातहरु प्राप्त भइसकेको। भइनसकेको देखिन आएकोले देहायको रकम फरकफरका लागि मनासिव रहेको। नरहेकोले योजना फरफारक समिति समक्ष पेश गर्ने निर्णय गरियो।

**संलग्न कागजातहरु:**

- उक्त योजनाको सुरु लागत अनुमान र २ प्रति योजना खाता किताव।
- प्राविधिक शाखाले तयार गरेको योजनाको कार्य सम्पन्न प्रतिवेदन।
- प्राविधिकले तयार गरेको उक्त योजनाको नापी किताब।
- प्राविधिकले प्रमाणित गरेको उपभोक्ता समिति सहितको योजना सम्पन्न भएको फोटोहरु।
- कार्यसम्पन्न भएको विल भरपाइहरु हरेक विल भरपाइका पछाडी उपभोक्ता समितिको छाप लगाई अध्यक्षले वा सचिवले सहिछाप गरेको हुनुपर्नेछ।
- उपभोक्ता समिति गठन गर्दा गठित अनुगमन समितिको सिफारिस प्रतिवेदन।
- लाभान्वीत जनसंख्याको कमितमा ५१ प्रतिशत व्यक्तिहरु उपस्थित गराई खर्च विवरण सार्वजनिक गरेको निर्णय।

**कैफियत**

अनुसूची ३  
दफा ७ को उपदफा २ सँग सम्बन्धित

नौमूले गाउँपालिका दैलेख  
६ नं. प्रदेश नेपाल

योजना फरफारक समितिको प्रतिवेदन

नौमूले गाउँपालिकाको गाउँसभाले पारित गरी आर्थिक वर्ष ..... मा गाउँपालिका भित्र सञ्चालन भएका तपशिल बमोजिमको योजना फरफारक गरि भुक्तानीको लागि स्वीकृत गरिएको प्रतिवेदन ।

क्र.सं.	योजना नं.	योजनाको नाम	कार्यान्वयन स्थल	विनियोजित रकम	पेशकी वा रनिङ्ग विलको रकम	भुक्तानीको लागि स्वीकृत रकम रु	कैफियत
१							
२							
३							
४							
५							
६							
७							
८							
९							
१०							

प्रस्ताव: उपर्युक्त योजनाको फरफारक गरी भुक्तानी गर्ने सम्बन्धमा ।

निर्णय: उक्त प्रस्ताव माथि छलफल गर्दा माथि उल्लेखित योजनाहरूको प्राविधिक शाखाको मूल्याङ्कन अनुगमन समितिको प्रतिवेदन तथा प्राप्त कागजातहरूको आधारमा हेर्दा माथि उल्लेखित वरावरको रकम भुक्तानी दिन मनासिव रहेको । नरहेकोले निर्णय गरियो ।

सि.नं.	नाम, थर	पद	दस्तखत	कैफियत
१		संयोजक		
२		सदस्य		
३		सदस्य		
४		सदस्य		
५		सदस्य		
६		सदस्य		

कैफियत:

अनुसूची ४  
दफा १० को उपदफा १ सँग सम्बन्धित

**नौमूले गाउँपालिका दैलेख**  
**६ नं. प्रदेश नेपाल**

**गाउँपालिकामा संचालित योजनाको कार्यान्वयन तथा भूक्तानी माग प्रक्रिया अनिवार्य पेश गरिनुपर्ने कागजातहरु**

१. प्राविधिकको लागत इष्टिमेट कार्य सम्पन्न प्रतिवेदन, प्राविधिक मुल्याङ्कन, नापी किताव ।
२. कार्य सम्पन्न प्रतिवेदन अनुसारको विल भरपाई तथा डोर हाजिरी फाराम ।
३. उपभोक्ता समितिको सम्पूर्ण पदाधिकारीहरुको नेपाली नगारिकताको प्रमाणपत्रको प्रतिलिपि एक/एक थान (जसमा उपभोक्ता समितिको अध्यक्ष वा सचिवले सद्कलन बमोजिम नक्कल सहि छ, भनि प्रमाणित गरेको हुनुपर्नेछ ।
४. उपभोक्ता समितिको अध्यक्ष सचिव र कोषाध्यक्षको जग्गाधनि प्रमाणपत्रको पत्रिलिपि एक/एक थान । (जसमा उपभोक्ता समितिको अध्यक्ष वा सचिवले सक्कल बमोजिम नक्कल सहि छ, भनि प्रमाणित गरेको हुनुपर्नेछ ।
५. होर्डिङ बोर्ड सँगै उपभोक्ता समितिको पदाधिकारीहरुको फोटो ।
६. दुइ प्रति योजना खाता किताव सबै भरेको हुनुपर्ने । योजना सम्झौता फाराम उपभोक्ता समितिका पदाधिकारीहरुको हस्ताक्षर जनसहभागिताको विवरण सार्वजनिक परीक्षण योजना हस्तान्तरण फाराम लगायतका विषयहरु अनिवार्य भरी भपभोक्ता समितिको अध्यक्षले प्रमाणित गरेको हुनुपर्नेछ ।
७. कुनै योजना कार्यान्वयनको लागि अग्रिम पेशकी वा रनिङ विल वापतको रकम भक्तानि लिएको हकमा सो को विवरण खुलेको कागजात ।
८. सम्पन्न भएको योजनाको विभिन्न चरणमा उपभोक्ता समितिका पदाधिकारीहरु सहितको फोटोहरु ।
९. अन्तिम किस्ता रकम माग गर्ने भनि उपभोक्ता समितिको निर्णय र निवेदन ।
१०. सम्बन्धित वडा कार्यालयको र वडा अध्यक्षहरुको प्रमाणिकरण सहितको सिफारिस पत्र ।
११. कुनै प्रकारको तालिम वा कार्यक्रमको हकमा सो को तालिम प्रस्ताव पत्र र सम्झौता पत्र अनिवार्य रहेको छ ।
१२. वडास्तरीय तथा गाउँपालिकास्तरीय योजना अनुगमन समितिको प्रतिवेदन ।
१३. योजना तथा कार्यक्रमहरु सम्पन्न भएको र तोकिएको गुणस्तर कायम भए नभएको भनि सम्बन्धित विषयगत शाखा प्रमुख वा वडा सचिवको सिफारिस अनिवार्य रहेको छ ।
१४. गाउँपालिका स्तरीय योजना फरफारक समितिको प्रतिवेदन ।
१५. नेपाल सरकार तथा प्रदेश सरकारबाट निर्णय भई थप कुनै कागजात आवश्यक पर्ने भनि लेखिआएमा सो बमोजिमका कागजातहरु गाउँ कार्यपालिकाको कार्यालयबाट माग हुनेछ ।

अनुसूची ५  
दफा ८ को उपदफा २ सँग सम्बन्धित

भुक्तानिको लागि सिफारिस निवेदन

मिति: २०७...

श्री वडा अध्यक्ष ज्यू  
नौमूले गाउँपालिका दैलख  
नं वडा कार्यालय  
दैलेख ।

विषय:- भुक्तानिको लागि सिफारिस गराई पाउँ ।

प्रस्तुत विषयमा नौमूले गाउँपालिका दैलेखको आर्थिक वर्ष २०७४/०७५ को योजना नं. .... को .....  
..... योजनामा गाउँपालिकाबाट विनियोजित रकम रु. ....  
तोकिए बमोजिम कार्य गर्ने गरि मिति २०७ ..... मा गाउँपालिकासँग भएको सम्झौता  
भएको थियो । योजनाका लागि विनियोजित रकम मध्ये रु. .... बराबरको कार्य  
सम्पन्न गरी सोको पुष्टी हुने गरी यसै कार्यालयका प्राविधिक श्री .....  
बाट अनुगमन गरी प्रथम रनिङ्ग । द्वितीय रनिङ्ग । तृतीय रनिङ्ग । अन्तिम विल पेश तथा सो को लागि आवश्यक  
कागजात समेत पेश गरेको छु । छाँ । सो रकम माग गर्न पेश गरेका कागजातपत्रहरूको विषयमा सम्पूर्ण  
जवाफदेहीता हामी स्वयं लिनेछौ भनि उल्लेखित रकम भुक्तानी उपलब्ध गराईदिनुहुन तपसिल बमोजिमका  
कागजातहरु सहित अनुरोध गर्दछु/गर्दछौ ।

#### तपसिल

१. योजना शाखाका प्राविधिक श्री ..... द्वारा जाँचपास भई तयार भएका  
प्राविधिक विलहरु ।
२. प्राविधिक विल तथा भरपाई लाई पुष्टी गर्ने उपभोक्ता समितिबाट प्रमाणित भएका विल भरपाई डोर हाजिर  
.....
३. कार्यसम्पादन भएको देखिने फोटो संलग्न थान
४. अध्यक्षले प्रमाणित गरेको उपभोक्ता समितिको निर्णयहरु ।
५. जनसहभागिताको अभिलेख प्रतिलिपि थान
६. वडास्तरिय अनुगमन समितिको निर्णय तथा सिफारिसको छायाप्रति थान
७. उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरु एक/एक थान ।
८. उपभोक्ता समितिका अध्यक्ष सचिव र कोषाध्यक्षको जग्गाधनि लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि ।
९. अन्य केहि भए:

उपभोक्ता समितिको तर्फबाट

नाम, थर:

पद:

दस्तखत

अनुसूची ६  
दफा १० को उपदफा २ सँग सम्बन्धित

भुक्तानिको लागि सिफारिस निवेदन

मिति: २०७...

श्रीमान संयोजकज्यू  
योजना तथा कार्यक्रम फरफारक समिति  
नौमूले गाउँपालिका दैलेख ।

विषय: भुक्तानिको लागि सिफारिस गराई पाउँ ।

प्रस्तुत विषयमा नौमूले गाउँपालिका दैलेखको आर्थिक वर्ष ..... को योजना नं. .... को .....  
..... योजना गाउँपालिकाबाट विनियोजित रकम रु. ....  
तोकिए बमोजिम कार्य गर्ने गरि मिति २०७ ..... मा गाउँपालिकासँग भएको सम्झौता भएको  
थियो । योजनका लागि विनियोजित रकम मध्ये रु. .... बराबरको कार्य सम्पन्न गरी सोको  
पुष्टी हुने गरी यसै कार्यालयका प्राविधिक श्री ..... बाट  
अनुगमन गरी प्रथम रनिङ्ग । द्वितीय रनिङ्ग । अन्तिम विल पेश तथा सो को लागि आवश्यक कागजात समेत  
पेश गरेको छु । छौ । सो रकम माग गर्न पेश गरेका कागजातपत्रहरूको विषयमा सम्पूर्ण जवाफदेहीता हामी स्वयमं  
लिनेछौ भनि उल्लेखित रकम भुक्तानी उपलब्ध गराईदिनुहुन तपसिल बमोजिमका कागजातहरु सहित अनुरोध  
गर्दछु/गर्दछौ ।

तपसिल

१. योजना शाखाका प्राविधिक श्री ..... द्वारा जाँचपास भई तयार भएका प्राविधिक  
विलहरु ।
२. प्राविधिक विल तथा भरपाई लाई पुष्टी गर्ने उपभोक्ता समितिबाट प्रमाणित भएका विल भरपाई डोर हाजिर  
.....
३. कार्यसम्पादन भएको देखिने फोटो संलग्न थान ।
४. अध्यक्षले प्रमाणित गरेको उपभोक्ता समितिको निर्णयहरु ।
५. जनसहभागिताको अभिलेख प्रतिलिपि थान ।
६. वडास्तरिय अनुगमन समितिको निर्णय तथा सिफारिसको छायाप्रति थान ।
७. उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरु एक/एक थान ।
८. उपभोक्ता समितिका अध्यक्ष सचिव र कोषाध्यक्षको जग्गाधनि लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि ।
९. अन्य कोहि भए:

उपभोक्ता समितिको तर्फबाट

नाम, थर:

पद:

दस्तखत

अनुसूची ७  
दफा १० को उपदफा ३ सँग सम्बन्धित

नौमूले गाउँपालिका  
..... नं. वडा कार्यालय  
....., दैलेख

६ नं प्रदेश, नेपाल

पत्र संख्या: २०७४।०७५

चलानि नं.:

मिति २०७

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू  
नौमूले गाउँ कार्यपालिकाको कार्यालय  
नौमूले, दैलेख ।

विषय: भुक्तानिको लागि सिफारिस सम्बन्धमा ।

प्रस्तुत विषयमा नौमूले गाउँपालिकाको आर्थिक वर्ष २०७४।०७५ को योजना नं. .... को .....  
योजनाको तपशिल बमोजिमको विवरण संलग्न कागजातहरु सहित भुक्तानीको लागि सिफारिस  
साथ अनुरोध छ ।

#### तपसिल

योजना/कार्यक्रमको नाम:

१. योजना सम्झौता मिति	कैफियत
२. योजना सम्पन्न मिति	
३. विनियोजित रकम रु.	
४. अनुदान रकम रु	
५. जनश्रमदान रकम रु.	
६. कुल लागत रकम रु.	
७. पेशकी रकम रु.	
८. भुक्तानी दिन मनासिव रकम रु.	
९. अन्य केहि भए	

#### संलग्न कागजातहरु

- भुक्तानिको लागि यस कार्यालयमा प्राप्त निवेदन ।
- यस कार्यालयबाट सो उपर गरिएको अनुगमन फारमहरु पाना ।
- प्राविधिक प्रतिवेदन सहितको योजना खाता किताब ।
- अन्य ।

#### पेश गर्ने

नाम, थर:  
पद: वडा सचिव  
संकेत नं.  
मिति:

#### सिफारिस गर्ने

नाम, थर  
पद: वडा अध्यक्ष  
मिति

अनुसूची द  
दफा १० को उपदफा ४ सँग सम्बन्धित

नौमूले गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
नौमूले, दैलेख

(टिप्पणी र आदेश)

६ नं. प्रदेश नेपाल

पाना नं.

विषय:- रकम भुक्तानी सम्बन्धमा ।

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू

नौमूले गाउँ कार्यपालिकाको कार्यालय, दैलेख ।

नौमूले गाउँपालिका दैलेखको गाउँसभाबाट आ.ब. २०७.....।०७..... को लागि पारित योजना नं. .... को  
..... योजनाको लागि विनियोजित रकम .....  
..... बाट तोकिए बमोजिम कार्यगर्ने गरी सम्भौता भए बमोजिम सम्बन्धित .....  
..... /उपभोक्ता समितिबाट कार्य गरेको भनि प्राविधिक मूल्याङ्कन प्रतिवेदनहरु, प्रमाणित नापी किताब, उपभोक्ता  
समितिबाट प्रमाणित गरेको योजना किताब, वडा नं. .... को मिति २०७..... ..... को सिफारिस पत्र,  
योजना सम्पन्न भएको कार्य सम्पादन देखिने फोटोहरु तथा प्रथम रनिङ/द्वितीय रनिङ/अन्तिम विल तथा सो को पुष्टी  
हुने कागजातहरु सहित उच्चस्तरीय अनुगमन समितिको प्रतिवेदन, योजना फरफारक समितिको प्रतिवेदन लगायतका  
कागजातहरुको आधारमा सो योजना र शीर्षकमा विनियोजित रकम मध्ये .....  
अक्षरपि ..... भुक्तानीको लागि निर्णयार्थ पेश गर्दछ/गर्दछौ ।

अधिल्लो पेशकी रकम रु	
बाँकी भुक्तानी दिन मनासिव रकम रु	
कुल जम्मा विनियोजित रकम रु	

तयार गर्ने

नाम: श्री

पद:

दस्तखत:

मिति:

चेक जाँच गर्ने

नाम: श्री

पद:

दस्तखत:

मिति:

सिफारिस गर्ने आर्थिक प्रशासन शाखा

नाम: श्री

पद:

दस्तखत:

मिति:

प्राप्त कागजात र शाखागत रूपमा पेश भएको आधारमा

नाम थर: श्री

पद: प्रमुख प्रशासकीय अधिकृत

मिति:

प्रमाणीकरण मिति: २०७४/११/०२

आज्ञाले,  
दमन दाहाल  
प्रमुख प्रशासकीय अधिकृत